



फेदाप गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
पोक्लावाड, तेह्रथुम
१ नं. प्रदेश, नेपाल



करार सेवा पदपूर्ति गर्ने सम्बन्धि सुचना

मिति: २०७६/०९/२६

फेदाप गाउँपालिकाको मिति २०७६/०९/१५ गतेको कार्यपालिका बैठक निर्णयानुसार यस गाउँपालिकामा रिक्त रहेका तपशिलका पदहरूमा कर्मचारी करारमा पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र कार्यालय समयमा राजश्व जम्मा गरेको भौचर सहित दरखास्त दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ।

तपशिल:

विज्ञापन नं.	पद	सेवा	तह	आवश्यक संख्या	परिक्षाको किसिम
०३/०७६/०७७	हेल्थ असिस्टेन्ट	स्वास्थ्य	पाँचौं	४	लिखित र अन्तवार्ता
०४/०७६/०७७	अहेब	स्वास्थ्य	चौथो	३	लिखित र अन्तवार्ता
०५/०७६/०७७	अनमी	स्वास्थ्य	चौथो	३	लिखित र अन्तवार्ता
०६/०७६/०७७	प्रा.स.	कृषि	पाँचौं	२	लिखित र अन्तवार्ता
०७/०७६/०७७	प्रा.स.	भेटेरिनरी	पाँचौं	२	लिखित र अन्तवार्ता
०८/०७६/०७७	ना.प्रा.से.प्रा.	भेटेरिनरी	चौथो	१	लिखित र अन्तवार्ता

१. न्यूनतम योग्यता:

हेल्थ असिस्टेन्ट मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उत्तिर्ण गरेको ।

अहेब: मान्यता प्राप्त शिक्षण संस्थाबाट C.M.A. कोर्ष उत्तिर्ण गरेको ।

अनमी: मान्यता प्राप्त शिक्षण संस्थाबाट C.M.A. कोर्ष उत्तिर्ण गरेको ।

प्रा.स. (कृषि) मान्यता प्राप्त शिक्षण संस्थाबाट आइएस्सी एजि कृषि तर्फ वा सो सरह उत्तिर्ण गरेको वा कृषि विषयमा टि.एस.एल.सी. उत्तिर्ण गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारका कुनै पनि निकायमा ना.प्रा.स.पदमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको ।

प्रा.स. (भेटेरिनरी) मान्यता प्राप्त शिक्षण संस्थाबाट आइएस्सी एजी भेटेरिनरी/ला.पो.डे.डे. तर्फ वा सो सरह उत्तिर्ण गरेको वा भेटेरिनरी विषयमा टि.एस.एल.सी. उत्तिर्ण गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारका कुनै पनि निकायमा ना.प्रा.से.प्रा. वा ना.प्रा.स्वा.प्रा. पदमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको ।

ना.प्रा.से.प्रा. मान्यता प्राप्त शिक्षण संस्थाबाट जे.टि.ए. भेटेरिनरी तर्फ उत्तिर्ण गरेको ।

२. उमेर पुरुष: १८ वर्ष पुरा गरि ३५ वर्ष ननाघेको, **महिला:** १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको ।

३. दरखास्तमा संलग्न हुनुपर्ने उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रतिलिपि, नेपाली नागरिकताको प्रतिलिपि, अनुभवको प्रमाणपत्र, वि.नं.०६/२०७६/०७७ र वि.नं.०७/२०७६/०७७ को हकमा ना.प्रा.स., ना.प्रा.से.प्रा./ना.प्रा.स्वा.प्रा. पदमा नियुक्तिका क्रममा प्रदान गरिएका नियुक्ति र करार थपका पत्रहरू, प्रचलित कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद वा अन्यमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि। पेश गरेको प्रमाणपत्रहरूको पाना पछाडि उम्मेदवारले स्वयंमले हस्ताक्षर गरी प्रमाणित गर्नु पर्नेछ।

४. दरखास्त दस्तुर:

पद	हेल्थ असिस्टेन्ट	अहेब	अनमी	प्रा.स.	प्रा.स.	ना.प्रा.से.प्रा.
रकम रु.	४००	३००	३००	४००	४००	३००

५. तलब सुविधा सम्बन्धित पदको लागि नेपाल सरकारले निर्धारण गरे बमोजिम।

६. छनोट प्रक्रिया तोकिएको मिति भित्र रित्तपूर्वक प्राप्त आवेदन उपर आवश्यक मुल्याङ्कन गरी छोटो सुची तयार गरीनेछ। त्यस पश्चात छोटो सुचीमा परेका उम्मेदवारहरूको लिखित परिक्षाको मिति तय गरिनेछ ।

७. यो सुचनामा उल्लेख नभएका विषयमा परिक्षा समितिले निर्णय गरे बमोजिम हुनेछ । थप सम्पर्कका लागि: प्रमुख प्रशासकीय अधिकृत: ९८५२०८०६००